



खुम्बु पासाङल्हामु गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय,
चौरीखर्क, सोलुखुम्बु, कोशी, नेपाल।



स्थानीय राजपत्र

खण्ड: ६

संख्या: ७

मिति: २०७९/०४/१५

पहिलो संशोधन मिति: २०८१/०९/२३

भाग-२

खुम्बु पासाङल्हामु गाउँपालिका

नागरिक स्वास्थ्य उपचार सेवा कोष सञ्चालन
(पहिलो संशोधन) कार्यविधि, २०८१

नागरिक स्वास्थ्य उपचार सेवा कोष सञ्चालन (पहिलो संशोधन) कार्यविधी, २०८१

प्रस्तावना: यस गाउँपालिका भित्र स्थायी बसोबास गर्ने नागरिकहरूको स्वास्थ्य सुरक्षालाई ध्यान दिदै यस गाउँपालिकालाई स्वस्थ नागरिक निरोगी गाउँपालिका बनाउने उद्देश्यले जटिल प्रकृतिका रोगबाट पीडित नागरिकहरू, *दिर्घरोगीहरू, रष्ट्रसेवक कर्मचारी तथा शिक्षक, गाउँपालिका भित्रका अस्पतालहरूमा उपचार हुन नसक्ने भनी चिकित्सकहरूले प्रेषण गरेका गम्भीर प्रकृतिका शल्यक्रिया गर्नुपर्ने रोगहरू र अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने रोगहरूको समयमै उपचार होस् भन्ने ध्येयका साथ स्वास्थ्य सेवा उपचार कोष सञ्चालन कार्यविधी, २०७९ बनाई लागू गर्न वाञ्छनीय भएकोले स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन, २०७६ को दफा ३७ र प्रशासकीय कार्यविधी नियमित गर्ने ऐन, २०७९ को दफा ४ ले दिइएको अधिकार प्रयोग गरी गाउँ कार्यपालिकाले यो कार्यविधी पारित गरी लागू गरेको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ:

- (१) यो कार्यविधीको नाम: नागरिक स्वास्थ्य उपचार सेवा कोष सञ्चालन *(पहिलो संशोधन) कार्यविधी, २०८१ रहेको छ ।
- (२) यो कार्यविधी खुम्बु पासाडल्हामु गाउँपालिका क्षेत्रभर लागू हुनेछ ।
- (३) यो कार्यविधी गाउँ कार्यपालिका बैठकबाट पारित गरी स्थानीय राजपत्रमा प्रकाशन भएको मितिबाट प्रारम्भ हुनेछ ।

२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधीमा:—

- (१) “कार्यविधी” भन्नाले गाउँपालिकाको नागरिक स्वास्थ्य उपचार सेवा कोष सञ्चालन कार्यविधी, २०७९ लाई सम्झनु पर्दछ ।
- (२) “कोष” भन्नाले नागरिक स्वास्थ्य उपचार सेवा कोषलाई सम्झनु पर्दछ ।
- * (३) “जटिल रोग” भन्नाले विश्व स्वास्थ्य संगठनले परिभाषित गरेका नेपाल सरकारले उच्च प्राथमिकतामा राखेका क्यान्सर, मृगौला सम्बन्धी रोग, मुटु रोग, पार्किन्सन्स एण्ड अल्जाइमर्स, सिक्ल सेल एनेमिया र टाउको तथा मेरुदण्ड सम्बन्धी जटिल प्रकृतिका रोगहरूलाई सम्झनु पर्दछ ।
- * (४) “अन्य रोग” भन्नाले यस गाउँपालिका भित्रका अस्पतालहरूमा उपचार हुन नसक्ने भनी चिकित्सकहरूले प्रेषण गरेका गम्भीर प्रकृतिका शल्यक्रिया गर्नुपर्ने रोगहरू र अस्पतालमा भर्ना गरी उपचार गर्नु पर्ने रोगहरूलाईलाई सम्झनु पर्दछ ।
- (५) “व्यवस्थापन समिति” भन्नाले यस कार्यविधीको दफा ८ बमोजिम गठन भएको नागरिक स्वास्थ्य उपचार सेवा कोष व्यवस्थापन समितिलाई सम्झनु पर्दछ ।
- (६) “गाउँपालिका” भन्नाले खुम्बु पासाडल्हामु गाउँपालिकालाई सम्झनु पर्दछ ।
- (७) “अध्यक्ष” भन्नाले खुम्बु पासाडल्हामु गाउँपालिकाका अध्यक्षलाई सम्झनु पर्दछ ।
- (८) “उपाध्यक्ष” भन्नाले खुम्बु पासाडल्हामु गाउँपालिकाका उपाध्यक्षलाई सम्झनु पर्दछ ।

* पहिलो संशोधन द्वारा थप गरिएको

- (९) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले खुम्बु पासाडल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्दछ ।
- (१०) “कार्यपालिका” भन्नाले गाउँ कार्यपालिकालाई सम्झनु पर्दछ ।
- (११) “विपन्न विरामी नागरिक” भन्नाले गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने व्यवस्थापन समितिले तोकेको र नेपाल सरकारले जारी गरेको गरीब परिचय पत्रवाहक विपन्न विरामी नागरिकलाई सम्झनु पर्दछ ।
- (१२) “तोकिएको वा तोकिए बमोजिम” भन्नाले यो कार्यविधि र यस अन्तर्गत रही बन्ने निर्देशिकामा तोकिएको कुरालाई सम्झनु पर्दछ ।

परिच्छेद-२

उद्देश्य र मापदण्ड

३. उद्देश्य: यस गाउँपालिका भित्र स्थायी बसोबास गर्ने नागरिकहरूलाई जटिल प्रकृतिका रोगहरूको उपचार गर्न नसक्ने अवस्था भएका विरामीहरू, *दिर्घरोगीहरू, रष्ट्रसेवक कर्मचारी तथा शिक्षक, यस गाउँपालिका भित्रका अस्पतालहरूमा उपचार हुन नसक्ने भनी चिकित्सकहरूले प्रेषण गरेका गम्भीर प्रकृतिका शल्यक्रिया गर्नुपर्ने रोगहरू र अस्पतालमा भर्ना गरी उपचार गर्नु पर्ने विरामीहरूलाई उपचारमा सहयोग पुऱ्याउने उद्देश्यले यो कोषको स्थापना गरिएको हो ।

४. औषधि उपचार खर्च उपलब्ध गराइने:

(१) यस गाउँपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने नागरिकलाई क्यान्सर, मृगौला सम्बन्धी रोग, मुटु रोग, पार्किन्सन्स एण्ड अल्जाइमर्स, सिक्लल सेल एनेमिया र टाउको तथा मेरुदण्ड सम्बन्धी जटिल प्रकृतिका रोगहरू * तथा गाउँपालिका भित्रका अस्पतालहरूमा उपचार हुन नसक्ने भनी चिकित्सकहरूले सिफारिस गरेका गम्भीर प्रकृतिका शल्यक्रिया गर्नुपर्ने र अस्पतालमा भर्ना भइ उपचार गर्नुपर्ने रोग लागेमा देहाय बमोजिमका अस्पतालहरूले गरेको सिफारिसको आधारमा गाउँपालिका बाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा थप औषधि उपचार गर्नको लागि दश लाख रुपैयाँसम्मको औषधि उपचार खर्च उपलब्ध गराइनेछ ।

(२) सिफारिसका लागि तोकिएका अस्पताल तथा स्वास्थ्य संस्थाहरू

(क) खुन्दे अस्पताल, खुम्बु पासाडल्हामु गाउँपालिका-४, खुन्दे, सोलुखुम्बु ।

(ख) पासाडल्हामु निकोल निक्की अस्पताल, खुम्बु पासाडल्हामु गाउँपालिका-२, लुक्ला, सोलुखुम्बु ।

(ग) खरिखोला आधारभूत अस्पताल, खुम्बु पासाडल्हामु गाउँपालिका-१, खरिखोला, सोलुखुम्बु ।

(घ) हिमालयन शेर्पा अस्पताल, खुम्बु पासाडल्हामु गाउँपालिका-३, टोकटोक, सोलुखुम्बु ।

(ङ) स्वास्थ्य चौकी चौरीखर्क, खुम्बु पासाडल्हामु गाउँपालिका-३, नाचिपाड सोलुखुम्बु ।

(च) नाम्चे ओम होङ्गिल सामुदियक अस्पताल, खुम्बु पासाडल्हामु गाउँपालिका-५, नाम्चे, सोलुखुम्बु ।

(छ) खुम्जुड स्वास्थ्य चौकी, खुम्बु पासाडल्हामु गाउँपालिका-४, पाडबोचे, सोलुखुम्बु ।

* (३) जटिल रोगको पहिचान भई उपचार गराइरहेका र दीर्घरोगीहरूको हकमा स्थानीय अस्पतालहरूले सिफारिस नगरे तापनि उनीहरूलाई दफा ४ (१) को सुविधाबाट वञ्चित गरिने छैन ।

* पहिलो संशोधन द्वारा थप गरिएको

- * (४) जटिल रोग भनी पहिचान भएका बाहेक गाउँपालिका भित्रका अस्पतालहरूमा उपचार हुन नसक्ने भनी चिकित्सकहरूले सिफारिस गरेका गम्भीर प्रकृतिका शल्यक्रिया गर्नुपर्ने र अस्पताल भर्ना भइ उपचार गर्नु पर्ने रोगको हकमा उपचार खर्च प्राप्त गर्नको लागि दफा ४ (२) मा तोकिएका स्वास्थ्य संस्थाहरूको सिफारिस अनिवार्य हुनेछ।
- (५) यस गाउँपालिका भित्र स्थायी बसोबास गर्ने जटिल रोगका विरामी नागरिकहरू कोषका मुख्य लाभग्राही रहनेछन् ।
- (६) जटिल रोग लागेको वा दीर्घरोगीको हकमा तत्काल उद्धार गरी विशेष उपचार गर्नुपर्ने भनी माग आएमा विरामीको अवस्था बुझ्नको लागि दफा ४ को उपदफा २ मा तोकिएका अस्पतालबाट पठाएको चिकित्सकको सल्लाहबमोजिम गरिनेछ । स्थानीय स्तरमा चिकित्सक उपलब्ध नभएको अवस्थामा सुविधा सम्पन्न स्वास्थ्य संस्थासंग समन्वय गरी टेलीमेडिसिन सेवामार्फत सल्लाह लिई सोही बमोजिम गर्न सकिनेछ ।
- (७) उपदफा ६ बमोजिम चिकित्सकले स्थलगत वा टेलीमेडिसिन सेवामार्फत विरामीको अवस्था हेरी तुरुन्तै थप विशेष उपचार सेवा उपलब्ध गराउनु पर्ने भनी सिफारिस भएमा उद्धार वापत लाग्ने यातायात खर्च समेत दफा ४ को उपदफा १ ले तोकेको खर्चको परिधिभित्र रही उपलब्ध गरिनेछ ।

५. सेवा लिने प्रक्रिया: यस कोषका लाभग्राहीहरूले देहायका प्रक्रियाहरू पूरा गरी सहूलियत लिन सक्नेछ:

- (क) लाभग्राहीहरूले आकस्मिक उद्धार गर्नुपर्ने अवस्थामा बाहेक दफा ४ (२) का अस्पतालहरूमा नियमित स्वास्थ्य जाँचको क्रममा यस कार्यविधिले तोकेको रोगहरूको लक्षण देखिएको अवस्थामा चिकित्सकहरूको सिफारिस सहित अनुसूची—२ बमोजिमको ढाँचामा व्यवस्थापन समिति समक्ष निवेदन पेश गर्नुपर्नेछ ।
- (ख) दफा ५ (क) बमोजिमको निवेदनको साथमा देहायबमोजिमका कागजातहरू संगलन गर्नु पर्नेछ:
 - * (१) अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट प्रेषण गरेको पत्र,
 - * (२) रोग पहिचान भएको चिकित्सकको प्रिक्रिप्सन वा अस्पतालमा भर्ना भएको पुर्जा,
 - * (३) नागरिकताको प्रमाण पत्र वा मतदाता परिचय पत्र (नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि)
 - * (४) वडा कार्यालयको सिफारिस पत्र,
 - * (५) खर्चको विवरण उल्लेख गरेको डिस्चार्ज सारांश (Discharge Summary),
 - * (६) विपन्न विरामी नागरिकको हकमा सम्बन्धित वडाको सिफारिस वा नेपाल सरकारले उपलब्ध गराएको गरीब परिचय पत्रको प्रतिलिपि,
- (ग) कुनैपनि कारणवश आकस्मिक उद्धार सेवा आवश्यक परेको अवस्थामा लाभग्राहीले व्यवस्थापन समितिका पदाधिकारी वा गाउँपालिका कार्यालय वा वडाध्यक्ष र वडा सदस्यहरू वा सम्बन्धित निकायमा छिटो र भरपर्दो माध्यमबाट सेवा माग गर्नु पर्नेछ ।
- * (घ) आकस्मिक उद्धार सेवा प्राप्त गरेका लाभग्राहीले दफा ४ (१) मा उल्लेख गरिएको सेवा सुविधा उपलब्ध गराइनेछैन।
- (ङ) मृगौला प्रत्यारोपण गर्ने विरामी नागरिकले प्रत्यारोपण पूर्व गरिने अंगदाता र ग्रहणकर्ताको प्रयोगशाला परीक्षण र प्रत्यारोपणपश्चात् औषधी सेवन सहूलियत पनि तोकिएको अस्पतालबाट नै हुनेछ ।
- (च) थप उपचार सेवाका लागि प्रेषण भएका विरामी नागरिकले सम्बन्धित अस्पतालको सिफारिसमा प्रेषण गरिएको अस्पतालमा उपचार सेवा सुनिश्चितता भएपश्चात् व्यवस्थापन समितिलाई सम्पर्क राख्न सकिनेछ ।

*** पहिलो संशोधन द्वारा थप गरिएको**

परिच्छेद-३

व्यवस्थापन समिति सम्बन्धी व्यवस्था:

६. व्यवस्थापन समिति सम्बन्धी व्यवस्था: कोषको सञ्चालन गर्न तथा नागरिक स्वास्थ्य उपचार सेवालार्ई दिगो र प्रभावकारी रूपमा सञ्चालन गर्न देहाय बमोजिमका पदाधिकारिहरू रहने गरी व्यवस्थापन समिति गठन गरिनेछ:

(क) गाउँपालिका अध्यक्ष	— संयोजक
(ख) गाउँपालिका उपाध्यक्ष	— सदस्य
(ग) सामाजिक विकास समिति संयोजक	— सदस्य
(घ) वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक	— सदस्य
(ङ) प्रमुख प्रशासकीय अधिकृत	— सदस्य
(च) आर्थिक प्रशासन शाखा प्रमुख	— सदस्य
(छ) स्वास्थ्य शाखा प्रमुख वा सो कार्यको जिम्मेवारी प्राप्त कर्मचारी	—सदस्य सचिव

७. व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार:

- (१) यस गाउँपालिका भित्र स्थायी बसोबास गर्ने नागरिकहरूलाई जटिल प्रकृतिका रोगी दिर्घरोगी र स्थानीय स्तरका अस्पतालहरूमा उपचार हुन नसक्ने भनी चिकित्सकहरूले रिफर गरेका बिरामीहरूलाई अस्पतालले जारी गरेको विल बमोजिमको अधिकतम दश लाख रूपैयाँ भन्दा नबढ्ने गरी उपचार खर्च उपलब्ध गराउने ।
- (२) काठमाण्डौं तथा अन्य सुविधा सम्पन्न सहरी क्षेत्रमा रहेका जटिल रोगहरूसँग सम्बन्धित अस्पतालहरूसँग समन्वय र दुई पक्षीय सम्झौता गरी बिरामीको उपचारलाई सुलभ बनाउने ।
- (३) जटिल प्रकृतिका रोगहरू लागी लामो समय सम्म उपचार गराउनु पर्ने बिरामीहरूलाई यस गाउँपालिकासँग भगिनी सम्बन्ध कायम भएका नगरपालिकाका अस्पतालसँग सहयोग र समन्वय गरी बिरामीको उपचारलाई सुलभ बनाउने ।
- (४) स्वास्थ्य सेवा उपचार कोषका रकम जम्मा गर्न चाहने गैरसरकारी संघ-संस्था, साझेदार निकाय, संघीय सरकार, प्रदेश सरकार तथा अन्य सहयोगी संस्थाहरूसँग सहकार्य र साझेदारी गर्न पहल गर्ने ।
- (५) यस कोषलाई आर्थिक रूपले मजबुत बनाउन दुई पक्षीय छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने ।
- (६) यस कार्यविधीको दफा २ (३) मा परिभाषित गरेका जटिल रोगहरू बाहेक गम्भीर प्रकृतिका शल्यक्रिया गर्नुपर्ने भनी स्थानीय स्तरका अस्पतालका चिकित्सकहरूले रिफर गरेका बिरामीहरूलाई निजहरूको आर्थिक अवस्था हेरी आवश्यक रकम उपलब्ध गराउने ।
- (७) यस गाउँपालिका भित्र बसोबास गर्ने नागरिकहरूलाई विभिन्न किसिमका रोगहरूबाट बच्न जनचेतनामुलक कार्यक्रम तथा स्वास्थ्य शिविरहरू सञ्चालन गर्न आवश्यक पहल गर्ने ।
- (८) संघीय सरकारले सञ्चालन गरेको स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र पहल गर्ने ।
- (९) यस कोषबाट आर्थिक वर्ष भित्र भएको खर्च र आम्दानीको विवरण सार्वजनिक गर्ने ।
- (१०) यस कार्यविधीमा उल्लेखित उद्देश्य प्राप्तिका लागि अन्य कार्यहरू गर्ने ।

(द) सम्पर्क केन्द्र स्थापना गनुपर्ने: यस कार्यविधी बमोजिमका लाभग्राहीहरू व्यवस्थापन समिति बीच प्रभावकारी समन्वय र सेवा प्रवाहमा सहजता ल्याउनको लागि गाउँपालिका कार्यालय, वडा कार्यालय र अन्य आवश्यक स्थानहरूमा सम्पर्क केन्द्र स्थापना गरी सञ्चालन गरिनेछ ।

द. स्वास्थ्य शाखाको काम, कर्तव्य र अधिकार: यस कार्यविधीमा स्वास्थ्य शाखाको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ:

(क) यस कार्यविधी बमोजिम सेवा सुविधा लिन आएका बिरामीहरूको विवरण तयार पार्ने कार्य स्वास्थ्य शाखा प्रमुख वा स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी प्राप्त कर्मचारीको हुनेछ ।

(ख) उपदफा (क) बमोजिम जिम्मेवारी लिएका कर्मचारीले अनुसूचि-२ बमोजिम विवरण तयार पारी दफा ६ बमोजिमको समितिमन पेश गर्नु पर्नेछ ।

(ग) यस कार्यविधी बमोजिम नागरिकले प्राप्त गरेको स्वास्थ्य उपचार सेवाको सम्पूर्ण कागजातहरूको अभिलेख राख्ने दायित्व स्वास्थ्य शाखा प्रमुख वा स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी प्राप्त कर्मचारीको हुनेछ ।

९. अस्पतालको काम, कर्तव्य र अधिकार: यस कार्यविधीमा तोकिएका अस्पतालहरूको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ:

(क) यस कार्यविधी बमोजिम सिफारिस भई आएका बिरामी नागरिकहरूको अभिलेख विद्युतीय प्रविधिमा अलग अलग फाइल खडा गरी अनिवार्य रूपमा राख्नु पर्नेछ ।

(ख) सिफारिस भई आएका बिरामी नागरिकहरूलाई सम्बन्धित चिकित्सक समक्ष प्रेषण गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

(ग) दश लाख रुपैयाँसम्मको खर्च परिधिमा रही बिरामी नागरिकलाई चिकित्सकको सल्लाह बमोजिम आवश्यक पर्ने औषधी, औषधीजन्य सामग्री, निदानात्मक सेवा, शल्यक्रिया, शैया प्राथमिकता क्रम अनुसार राखी उपलब्ध गराउनु पर्नेछ ।

(घ) बिरामी नागरिकको उपचार सेवामा लागेको खर्चको सोधभर्ना माग गर्दा माग गरिएको रकम बराबरको बिल भरपाई र उपचारसंग सम्बन्धित कागजात विद्युतीय माध्यम र सक्कलै प्रतिसमेत पेश गर्नु पर्नेछ ।

(ङ) बिरामी डिस्चार्ज हुँदा तोकिएको रकममध्ये के कति रकम बराबर उपचार सेवा प्रदान गरिएको हो सोको विस्तृत जानकारी लिखित रूपमा उपलब्ध गराउनु पर्नेछ ।

(च) बिरामी नागरिक वा निजको कुरुवा र चिकित्सक वा नर्सलाई प्रत्येक बिलमा दस्तखत गराई बिरामी नागरिकको फाइलमा राख्नु पर्नेछ ।

(छ) गाउँपालिकाबाट कुनैपनि प्राविधिक कारणले सोधभर्ना रकम प्राप्त हुन ढिला भएको अवस्थामा पनि सेवा अवरूद्ध गर्न पाइने छैन ।

(ज) थप उपचारार्थ अर्को अस्पतालमा प्रेषण गर्नु पर्ने भएमा प्रेषण गर्ने अस्पतालमा बिरामीको उपचार हुने सुनिश्चित गर्नु पर्नेछ ।

(झ) मृगौला प्रत्यारोपणपश्चात् औषधी सेवन गर्ने बिरामीहरूको लागि आवश्यक पर्ने औषधीको व्यवस्था तोकिएको खर्च सीमाभित्र रही सम्बन्धित अस्पतालले गर्नु पर्नेछ ।

(ञ) बिरामी नागरिकलाई सेवा उपलब्ध गराइसकेपछि तोकिएको खर्च रकमको सीमा सकिएपछि पनि थप उपचार गराउनु पर्ने भएमा साविकको सहूलियत दररेटमा नै गर्नु पर्नेछ ।

परिच्छेद-४

कोषको व्यवस्था

१०. कोषको स्थापना:

(१) यस गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकहरू र * राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरू यस गाउँपालिका भित्रका अस्पतालहरूमा उपचार हुन नसक्ने भनी चिकित्सकहरूले प्रेषण गरेका गम्भीर प्रकृतिका शल्यक्रिया गर्नुपर्ने रोगहरू र अस्पतालमा भर्ना गरी उपचार गर्नु पर्ने विरामीहरूलाई सहयोग पुऱ्याउने उद्देश्यले स्थानीय स्तर र दातृनिकायसंगको समन्वय र सहयोगमा स्रोत संकलन र सञ्चालन गर्न नागरिक स्वास्थ्य उपचार सेवा कोषको स्थापना गरिनेछ।

(२) यस कोषमा प्राप्त रकम आम्दानीको रूपमा रहनेछ र व्यय रकम परिचालनको लागि गाउँपालिकाको सञ्चित कोष रहेको वित्तीय संस्थामा एक छुट्टै खाता खोलिनेछ ।

(३) उपचारको क्रममा अस्पतालमा लागेको खर्च मात्र यस कोषबाट उपलब्ध गराइनेछ र त्यस्तो खर्च तोकिएको अस्पतालहरूले जारी गरेको बिल विजकको आधारमा मात्र उपलब्ध गराइनेछ ।

(४) यस कार्यविधिले परिभाषित गरिएका विरामीहरूलाई मात्र औषधी उपचार खर्च उपलब्ध गराइनेछ ।

* (५) उपचारको क्रममा स्थानीय स्वास्थ्य संस्थाहरूबाट अनिवार्य प्रेषण गरिएको हुनु पर्ने छ र नेपाल सरकारले उच्च प्राथमिकतामा राखेका क्यान्सर, मृगौला सम्बन्धी रोग, मुटु रोग, पार्किन्सन्स एण्ड अल्जाइमर्स, सिक्ल सेल एनेमिया र टाउको तथा मेरुदण्ड सम्बन्धी जटिल प्रकृतिका रोगको उपचार गरेकालाई तोकिएको अस्पताल वा सरकारी अस्पतालमा गइ उपचार गराएमा उपचार गर्दा लागेको कुल खर्चको १०० प्रतिशत, जटिल रोग बाहेक अन्य रोगको हकमा तोकिएको अस्पतालमा गइ उपचार गराएमा ७५ प्रतिशत, जुनसुकै रोग लागेको भएतापनि तोकिएको अस्पताल बाहेक अन्य अस्पतालमा गइ उपचार गरेको हकमा ५० प्रतिशत, राष्ट्र सेवक कर्मचारी तथा अन्य सेवा सुबिधा लिइरहेको हकमा ५० प्रतिशत र विपन्न नागरिकको हकमा १०० प्रतिशत खर्च बेहोर्नेछ ।

* (६) यस गाउँपालिकाको प्रेषण सेन्टरको रूपमा धुलिखेल अस्पताललाई तोकिनेछ र उपाचर खर्च बापतको तोकिएको रकम सोही अस्पताललाई भुक्तानी दिइनेछ ।

* (७) स्थानीय तहको स्वास्थ्य संस्थाबाट प्रेषण भइ धुलिखेल अस्पताल पुगे पछि धुलिखेल अस्पतालमा उपचार हुन नसकी प्रेषण गरेको खण्डमा मात्र अन्य तोकिएको अस्पतालमा उपचार गरेको रकम भुक्तानी दिइनेछ ।

११. कोषको आम्दानी: यस कोषमा देहाय बमोजिमका रकमहरू आम्दानीका रूपमा जम्मा हुनेछ:

(१) गाउँपालिकाको वार्षिक बजेट मार्फत कोषमा जम्मा गर्न स्विकृत रकम,

(२) स्वदेशी तथा विदेशी संघ संस्था तथा व्यक्तिबाट प्राप्त रकम,

(३) स्वास्थ्य उपचार कोषमा जम्मा हुने गरी कुनै साझेदार निकायबाट प्राप्त रकम,

(४) यस कोषकामा जम्मा हुने गरी नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त रकम,

(५) कोषको खाता सञ्चालनमा रहेको वित्तीय संस्थाले वचत रहेको रकममा उपलब्ध गराउने ब्याज रकम,

(६) प्रचलित कानूनको अधीनमा रही कोषमा जम्मा हुने गरी अन्य कुनै स्रोतबाट प्राप्त रकम,

* पहिलो संशोधन द्वारा थप गरिएको

१२. कोषको प्रयोग:

(१) यस कोषमा जम्मा भएको रकमको खर्च गर्न व्यवस्थापन समितिले निर्णय गरे बमोजिम हुनेछ तर कुनै कारणवश तत्काल बिरामीलाई उपचारमा सहयोग पुर्याउनु पर्ने अवस्था आएमा र तत्काल समितिको बैठक बस्न नसक्ने विषम परिस्थिति आएको अवस्थामा समितिको संयोजकबाट निर्णय गराएर खर्च गर्न सकिनेछ त्यस्तो निर्णय समितिबाट अनुमोदन गराउनु पर्नेछ ।

१३. कोषको सञ्चालन: यस कोषको खाता सञ्चालन प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत स्तरको कर्मचारी र आर्थिक प्रशासन शाखा प्रमुख वा निजले तोकेको लेखासँग सम्बन्धित कर्मचारीको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ ।

परिच्छेद-४

विविध

१४. व्याख्या: यो कार्यविधीको र कार्यविधी अन्तर्गत बनेको निर्देशिकाहरूको व्याख्या गर्ने अधिकर गाउँ कार्यपालिकालाई हुनेछ ।

१५. बचाउ:

१. यस कार्यविधीमा लेखिएका कुरामा यसै कार्यविधी बमोजिम र सो बाहेकका हकमा प्रचलित कानून बमोजिम हुनेछ ।

२. यस कार्यविधीमा लेखिएका बुँदाहरू प्रचलित ऐन, कानूनसंग बाझिएमा प्रचलित ऐन, कानून बमोजिम हुनेछ ।

१६. कार्यविधी संशोधन: यो कार्यविधी आवश्यकतानुसार वा समयानुकूल गाउँ कार्यपालिकाले संशोधन/थपघट गर्न सक्नेछ ।

आज्ञाले

जगत प्रसाद भुसाल

प्रमुख प्रशासकीय अधिकृत

अनुसूची-१

(दफा ५ (क) सँग सम्बन्धित)

आवेदन फारम

मिति:

श्रीमान् संयोजकज्यू,

नागरिक उपचार सेवा कोष व्यवस्थापन समिति

खुम्बु पासाङल्हामु गाउँपालिका-३, चौरीखर्क, सोलुखुम्बु ।

विषय: उपचार सेवा सम्बन्धमा ।

देहायको विवरण र संलग्न कागजातको आधारमा खुम्बु पासाङल्हामु गाउँपालिकाको नागरिक स्वास्थ्य उपचार सेवा कोष सञ्चालन कार्यविधी, २०७९ को दफा (४) बमोजिम उपचार खर्च उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु ।

१. वैयक्तिक विवरण:

बिरामीको नाम: उमेर: वर्ष लिङ्ग:

स्थायी ठेगाना: खुम्बु पासाङल्हामु गाउँपालिका, वडा नं. गाउँ/टोल:

नागरिकता नं. जम्मा परिवार संख्या: महिला: पुरुष:जम्मा:

२. आयश्रोत:

पेशा व्यवसाय: कृषि-चिया पसल-रेष्टुरेन्ट-होटेल-ट्रेकिङ-पर्वतारोहण-नोकरी-श्रमिक-अन्य.....

३. रोगको किसिम: क्यान्सर-मृगौला सम्बन्धी रोग-मुटु रोग-पार्किन्सन्स एण्ड अल्जाइमर्स -सिक्ल सेल एनेमिया-टाउको तथा मेरुदण्ड सम्बन्धी जटिल प्रकृतिका रोग-अन्य

४. संलग्न कागजातहरू:

१. चिकित्सकको सिफारिस, अस्पतालमा भर्ना भएको पत्र, २. डिस्चर्ज सरांश ३. नागरिकताको प्रमाण पत्र ४. मतदाता परिचय पत्र ५. नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ६. विपन्न बिरामी नागरिकको हकमासम्बन्धितवडाको सिफारिस वा नेपाल सरकारले उपलब्ध गराएको गरीब परिचय पत्रको प्रतिलिपि, ७. बैंक खाताको विवरण

५. उपचारको लागि सिफारिस गरेको अस्पताल:

६. उपरोक्त बमोजिमको व्यहोरा साँचो हो झूठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

निवेदक:

नाम:

बिरामीसंगको नाता:

दस्तखत:

मिति:

सम्पर्क नं.

(दफा ५ (क) सँग सम्बन्धित)

वडा कार्यालयले सिफारिस फारम

मिति:

श्रीमान् संयोजकज्यू,

नागरिक उपचार सेवा कोष व्यवस्थापन समिति

खुम्बु पासाङल्हामु गाउँपालिका-३, चौरीखर्क, सोलुखुम्बु ।

विषय: सिफारिस गरिएको सम्बन्धमा ।

खुम्बु पासाङल्हामु गाउँपालिका- ... निवासी श्री/श्रीमती बाट प्राप्त निवेदनमा संलग्न विवरण अनुसार खुम्बु पासाङल्हामु गाउँपालिकाको नागरिक स्वास्थ्य उपचार सेवा कोष सञ्चालन कार्यविधि, २०७९ को दफा (४) बमोजिम उपचार खर्च उपलब्ध गराउन मनासिव देखिएको हुँदा उपचार खर्च उपलब्ध गराइदिनु हुन सिफारिस गर्दछु ।

सिफारिस गर्नेको:

दस्तखत:

नाम:

पद: वडाध्यक्ष

खुम्बु पासाङल्हामु गाउँपालिका-

मिति:

छाप:

अनुसूची-२

नागरिकलाई स्वास्थ्य उपचार सेवाको लागि सिफारिस गरिएको प्रतिवेदन फारम

खुम्बु पासाडल्हामु गाउँपालिका

गाउँ कार्यपाकिाको कार्यालय,

चौरीखर्क, सोलुखुम्बु ।

नागरिकलाई स्वास्थ्य उपचार सेवाको लागि सिफारिस गरिएको प्रतिवेदन फारम:

आर्थिक वर्ष २०..... साल महिनाको प्रतिवेदन

क्र.सं.	बिरामीको नाम	उमेर	लिंग			नागरिकता प्रमाणपत्र/जन्म दर्ता नं.	ठेगाना	रोगको किसिम	सिफारिस गरिएको अस्पताल	कैफियत
			महिला	पुरुष	अन्य					

तयार गर्ने:

नाम:

पद:

दस्तखत:

मिति:

सदर गर्ने:

नाम:

पद:

दस्तखत:

अनुसूची-३

नागरिकलाई स्वास्थ्य उपचार सेवाको लागि सिफारिस गरिएको प्रतिवेदन फारम

खुम्बु पासाडल्हामु गाउँपालिका

गाउँ कार्यपाकिकाको कार्यालय,

चौरीखर्क, सोलुखुम्बु ।

नागरिकलाई स्वास्थ्य उपचार सेवाको लागि सिफारिस गरिएको प्रतिवेदन फारम:

आर्थिक वर्ष: को वार्षिक प्रतिवेदन

मिति:

क्र.सं.	सिफारिस गरिएको अस्पताल	सिफारिस गरिएको संख्या							
		मुटु	क्यान्सर	मृगौला	पार्किन्सन्स	अल्जाइमर्स	हेड इन्जुरी	स्पाइनल इन्जुरी	सिकल सेल एनिमिया

तयार गर्ने:

नाम:

पद:

दस्तखत:

मिति:

सदर गर्ने:

नाम:

पद:

दस्तखत:

मिति:

अनुसुची-४

*(दफा (४) ६ सँग सम्बन्धित)

यस कार्यविधिमा उल्लेख गरिएका जटिल रोगहरुको उपचार गर्न तोकिएका अस्पतालहरु देहाय बमोमि रहने छन् ।

क्र.सं.	रोगको किसिम	तोकिएको अस्पतालहरु	कैफियत
१.	मुटु रोग	धुलिखेल अस्पताल, सहीद गंगालाल हृदय रोग केन्द्र, बाँसवारी, काठमाण्डौं, सिभिल सर्भिस अस्पताल, काठमाडौं	
२.	मृगौला सम्बन्धी रोग	धुलिखेल अस्पताल, धुलिखेल, सिभिल सर्भिस अस्पताल, काठमाडौं	
३.	कलेजो तथा फोक्सो सम्बन्धी समस्या	धुलिखेल अस्पताल, धुलिखेल, सिभिल सर्भिस अस्पताल, काठमाडौं	
४.	क्यान्सर	धुलिखेल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, सिभिल सर्भिस अस्पताल, काठमाडौं	
५.	टाउको वा मेरुदण्ड सम्बन्धी रोग	धुलिखेल अस्पताल, वीर अस्पताल, रत्नपार्क, काठमाण्डौं र राष्ट्रिय ट्रमा सेन्टर, काठमाण्डौं, सिभिल सर्भिस अस्पताल, काठमाडौं	
६.	पार्किन्सन्स एण्ड अल्जाइमर्स	धुलिखेल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाण्डौं, सिभिल सर्भिस अस्पताल, काठमाडौं	
७.	सिक्रल सेल एनेमिया (Sickle cell anemia)	धुलिखेल अस्पताल, सिभिल सर्भिस अस्पताल, काठमाडौं	
८.	अल्सर	धुलिखेल अस्पताल, धुलिखेल, सिभिल सर्भिस अस्पताल, काठमाडौं	
९.	आँखा सम्बन्धी उपचार	तिलगंगा आँखा अस्पताल	
१०.	हेपाटाइटिस	धुलिखेल अस्पताल, धुलिखेल, सिभिल सर्भिस अस्पताल, काठमाडौं	
११.	बाथ रोग	धुलिखेल अस्पताल, धुलिखेल, सिभिल सर्भिस अस्पताल, काठमाडौं	
१२.	दम रोग	धुलिखेल अस्पताल, धुलिखेल, सिभिल सर्भिस अस्पताल, काठमाडौं	
१३.	मष्तिस्क घात वा पक्षघात	धुलिखेल अस्पताल, धुलिखेल, सिभिल सर्भिस अस्पताल, काठमाडौं	
१४.	हाड जोर्नी सम्बन्धी समस्या	धुलिखेल अस्पताल, धुलिखेल, सिभिल सर्भिस अस्पताल, काठमाडौं	
१५.	गर्भवती तथा सुत्केरी सेवा	धुलिखेल अस्पताल, धुलिखेल, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली, काठमाडौं, सिभिल सर्भिस अस्पताल, काठमाडौं	
१६.	अन्य विभिन्न रोगहरु	माथि उल्लेखित अस्पतालहरु	

* पहिलो संशोधन द्वारा थप गरिएको